



कम्पनी दर्ता नं: १२८३६७/०७१/०७२

ने.रा.बैंक/इ.प्रा./घ/८३/२०७१/०७२

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

SUPPORT LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कोशी प्रदेश स्तरीय 'घ' वर्गको वित्तीय संस्था
केन्द्रीय कार्यालय, इटहरी-०८, सुनसरी, फोन नं-०२५-५८८१७७, १७८

Unaudited Financial Report (Quarterly)

As at 4th Quarter (2080.03.31) of the Fiscal Year 2079/080

(Rs. in '000')

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1583168.87	1488910.59	1410457.76
1.1	Paid-up Capital	95238.00	95238.00	95238.00
1.2	Reserves and Surplus	52087.24	36575.78	29974.08
1.3	Debenture and Bond			
1.4	Borrowings	1061968.15	980449.72	952330.05
1.5	Deposits (a+b)	303370.37	287829.35	269405.20
	a. Domestic Currency	303370.37	287829.35	269405.20
	b. Foreign Currency	0.00	0.00	
1.6	Income Tax Liabilities	0.00	0.00	
1.7	Other Liabilities	70505.11	88817.74	63510.44
2	Total Assets (2.1 to 2.7)	1583168.87	1488910.59	1410457.76
2.1	Cash & Bank Balance	29589.45	14986.22	10161.43
2.2	Money at call and short Notice	44012.39	16179.34	58915.60
2.3	Investments	1000.00	1000.00	1000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	1461663.04	1397023.61	1305856.54
2.5	Fixed Assets	6755.26	8186.14	7792.76
2.6	Non Banking Assets			
2.7	Other Assets	40148.74	51535.28	26731.43
3	Profit and Loss Account			
3.1	Interest income	216373.50	150857.16	172996.93
3.2	Interest Expense	146150.32	105646.79	93876.69
A	Net Interest Income (3.1-3.2)	70223.18	45210.37	79120.24
3.3	Fees Commission and Discount	514.98	466.99	672.83
3.4	Other Operating Income	18344.23	10413.38	11823.92
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	89082.40	56090.74	91616.99
3.6	Staff Expenses	46396.17	32990.19	44248.16
3.7	Other Operating Expenses	23538.66	17065.27	18283.30
C	Operating profit Before Provision (B-3.6-3.7)	19147.57	6035.27	29085.53
3.8	Provision for Possible Loss			15602.31
D	Operating profit (C-3.8)	19147.57	6035.27	13483.22
3.9	Non-Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss	16925.69	4015.11	2160.31
E	Profit From Regular Activities (D+3.9+3.10)	36073.25	10050.38	15643.53
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	36073.25	10050.38	15643.53
3.12	Provision For Staff Bonus	3607.33	1005.04	1564.35
3.13	Provision For Tax	9739.78	2713.60	4292.45
G	Net Profit/Loss (F-3.12 -3.13)	22726.15	6331.74	9786.73
4	Ratios			
4.1	Capital Fund to RWA	9.32%	8.66%	8.63%
4.2	Non-Performing Loan (NPL) to Total Loan	1.83%	3.25%	8.56%
4.3	Total Loan Loss Provision to total NPL	34.06%	48.43%	23.27%
4.4	Cost of Funds	11.22%	11.91%	8.71%
4.5	CD Ratio (Calculated as per NRB Directives)	481.81%	485.37%	484.72%

1. Deposit : 7.5% - 10%

2. Loans and advance : 15%

3. Base Rate : 20.02%

Note: Above position & performances are subject to change if instructed by statutory auditor and regulatory authority.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची-१४

(नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आ.व.२०७९/०८० को चौथो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आम्दानी रु.	मुल्य आम्दानी अनुपात (P/E Ratio)	प्रति शेयर नेटवर्थ रु.	प्रति शेयर कुल सम्पत्तिको मुल्य रु.	तरलता अनुपात प्रतिशत
२३।८६	४०।०५	१५४।६९	१,६६२।३३	१३।१०

२. व्यवस्थापकिय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण : चौथो त्रयमास अवधिमा लगानी योग्य पुँजीको अभाव साथै फण्डको लागतदरमा भएको अस्वभाविक वृद्धीले यस वित्तीय संस्थाको कर्जा लगानी विस्तारमा कमि आउनुको साथै कोषको लागत वृद्धीले संस्थाको आम्दानीमा प्रत्यक्ष असर गरेको छ । फण्डको अभाव देखिएता पनि उपलब्ध स्रोत साधनको उचित रूपमा प्रयोग गर्दै आफ्ना ग्राहक सदस्यहरूको आवश्यकता पुरा गर्न संस्था सक्षम रहेको छ ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : कोशी प्रदेश कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले प्रदेशका ८ वटा जिल्लाहरूमा २५ वटा शाखा कार्यालयबाट १९,७३९ सदस्यहरू मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी विपन्न वर्गका ग्राहक सदस्यहरूलाई वित्तीय रूपमा साक्षर बनाउदै विपन्न वर्गहरू माफ गुणस्तरीय वित्तीय पहुँच पुऱ्याउदै आईरहेको छ । संस्थाले नियामक निकायको निर्देशनको अधिनमा रही ग्राहकको भावना अनुरूप बचत, कर्जा र अन्य सुविधाहरूमा समेत समय सापेक्ष रूपमा परिमार्जन गर्दै कोशी प्रदेश भित्रका दुर-दराज स्थानहरूमा वित्तीय सेवा विस्तार गरी विपन्न वर्गहरूमा सरल र सुलभ ढङ्गले बैकिङ्ग पहुँच पुऱ्याउने लक्ष्य राखेको छ । तथापी, समिक्षा अवधिमा देखिएको लगानी योग्य पुँजीको अभावका कारण कर्जा लगानी विस्तार गर्न वित्तीय स्रोतको अभाव भएको, कर्जा तथा बचत असुलीमा प्रभाव परेको भएतापनि समय सापेक्ष रूपमा सदस्यहरूको आवश्यकता बमोजिम संस्थाले कर्जा, बचत र अन्य सेवा सुविधाको गुणस्तर वृद्धी गर्दै संस्थालाई आगामी त्रैमास अवधिमा अवसर र चुनौतीहरूको उचित व्यवस्थापन गर्दै सबल एवम सक्षम संस्थाको रूपमा स्थापित गर्नेमा व्यवस्थापन प्रतिबद्ध रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : लघुवित्त संस्थाको बाक्लो उपस्थितीले सदस्यमा हुन गएको कर्जाको दोहोरोपना, फण्डको अभाव र सोको कारण वृद्धि भईरहेको व्याजदर आदीका कारण चुनौतीहरू वृद्धी हुने कम यथावत रहेको साथै आर्थिक गतिविधी प्रभावकारी रूपमा अधि बढन नसकेकोले संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने देखिन्छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

क) समिक्षा अवधिमा संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना प्राप्त भएको छैन ।

ख) समिक्षा अवधिमा वित्तीय संस्थाका संस्थापक वा सञ्चालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

ग) यस अवधिमा कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) शेयरको मुल्य तथा कारोबार खुल्ला बजारले निर्धारण गर्ने हुँदा यसमा वित्तीय संस्था तटस्थ रहेको छ । यद्यपी संस्थाले शेयर मूल्यमा प्रभाव पार्न सक्ने आधारभूत सूचनाहरू प्रचलित ऐन नियमको परिधी भित्र रही प्रवाहित गर्ने गरेको छ ।

ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट बाट प्राप्त विवरण अनुसार गत त्रैमासिक अवधिको शेयर कारोबार निम्न अनुसार भएको देखिन्छ ।

अधिकतम मुल्य	न्युनतम मुल्य	अन्तिम मुल्य	कारोबार दिन	कारोबार संख्या
रु.१,०२९।९०	रु.८२०।-	रु.९५५।८०	६२	५७६

५. समस्या तथा चुनौती : संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौती स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र उक्त समस्या तथा चुनौतीलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी वर्गिकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण ।

आन्तरिक :

क) दक्ष जनशक्तिको कमि ।

ख) समितित वित्तीय स्रोत, साधन ।

ग) बढ्दो सञ्चालन लागत र घट्दो खुद व्याजदर अन्तर ।

बाह्य :

क) नियामक निकायको निति तथा नियममा आउन सक्ने परिवर्तनहरू ।

ख) तरलतामा हुने उतार, चढाव ।

ग) ग्राहक सदस्य र ऋणीहरूमा व्यवसायिकतामा कमी ।

घ) ग्राहक सदस्य र ऋणीहरूमा वित्तीय साक्षरता र अनुपालनाको कमी ।

ङ) आयातमुखी अर्थतन्त्र ।

रणनीति :

क) कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि समय समयमा आन्तरिक रूपमा तथा बाह्य रूपमा तालिम, गोष्ठी सञ्चालन गरी सहभागिता गराउने ।

ख) लगानीमा विविधीकरण गर्दै जोखिम कम गरी विपन्न वर्गका ग्राहकहरूमा वित्तीय सेवा विस्तार गर्ने ।

ग) व्यवसायिक दिगोपनामा सुधार गर्दै प्रतिस्पर्धी क्षमता बढाउने ।

घ) वित्तीय जोखिम व्यवस्थापनका लागि शुक्ष्म रूपमा विश्लेषण गरी विवेकशिल जोखिम व्यवस्थापन नितिलाई अंगिकार गर्दै जाने ।

ङ) कृषि तथा उत्पादनमूलक कर्जालाई प्राथमिकता दिदै खर्चमा मितव्ययिता अपनाउने ।

च) पुराना र दक्ष कर्मचारीहरूले संस्था छाड्ने दरलाई न्युनिकरण गर्ने ।

६. **संस्थागत सुशासन** : नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू, कम्पनी ऐन, २०६३ (संशोधन सहित) बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३, आयकर ऐन २०५८ आदी पालना गरिएको छ । वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियामवली, आन्तरिक लेखापरिक्षण निर्देशिका, सूचना प्रणाली नीति, सम्पति शुद्धीकरण अनुगमन निर्देशिका र अन्य आन्तरिक आवश्यक नीति निर्देशिकाहरू तयार गरी लागू गरिएको छ । त्यसैगरी लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पति शुद्धीकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. **सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण** : आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बूझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानी कर्ताहरूलाई सु-सूचित भई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।